

# Jhn

## Chapter 5

Nepali Interlinear

Reference: Nepali ERV

1 Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη Ἰησοῦς εἰς  
पछि यी-कुराहरू थियो चाड ती यहुदीहरूको र जानुभयो येशू मा  
[G3326](#) [G3778](#) [G1510](#) [G1859](#) [G3588](#) [G2453](#) [G2532](#) [G0305](#) [G2424](#) [G1519](#)

Ἱεροσόλυμα.

यरूशलेममा

[G2414](#)

त्यसपछि येशू यहुदीहरूको विशेष चाडको लागि यरूशलेम जानुभयो।

2 Ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἣ  
छ अब मा ती यरूशलेममा माथि त्यो भेडा-ढोकानेरी पोखरी जो  
[G1510](#) [G1161](#) [G1722](#) [G3588](#) [G2414](#) [G1909](#) [G3588](#) [G4262](#) [G2861](#) [G3588](#)

ἐπιλεγομένη Ἑβραϊστὶ Βηθζαθά, πέντε στοὰς ἔχουσα.

भनिने

हिब्रूमा

बेथजाथा

पाँच

दलानहरू

भएको

[G1951](#)

[G1447](#)

[G0964](#)

[G4002](#)

[G4745](#)

[G2192](#)

यरूशलेमा पाँचवटा दलानहरूले घेरिएको एउटा जल-कुण्ड छ। यहुदीहरूका भाषामा यसलाई बेथस्ता भनिन्छ। यो जल-कुण्ड भेडा-ढोकाको नजीकमा छ।

3 ἐν ταύταις κατέκειτο πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν,  
मा यीनमा पल्टिएका-थिए भिड ती रोगीहरूका अन्धा लंगडा सुकिएका  
[G1722](#) [G3778](#) [G2621](#) [G4128](#) [G3588](#) [G0770](#) [G5185](#) [G5560](#) [G3584](#)

ἰκέδεχομένων τὴν τοῦ ὕδατος κίνησιν.

पखिरेहेका

त्यो

को

पानीको

हल्लिनेलाई

[G1551](#)

[G3588](#)

[G3588](#)

[G5204](#)

[G2796](#)

थेरै रोगी मानिसहरू त्यही जल-कुण्डको दलानमा लडिरहेका थिए। तिनीहरूमा कोही अन्धाहरू, कोही लङ्गाडाहरू अनि कोही पक्षाघात का रोगीहरू थिए। + 5:3 पद 3 को अन्तमा ग्रीक प्रतिलिपिहरूमा थपिन्छ, "अनि तिनीहरूले पानी हल्लिउन्जेल पखिन्थे।"

4 Ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρα, καὶ  
दूतले किनभने समय-समयमा समयमा ओर्लिन्थ्यो मा त्यो पोखरीमा र  
[G0032](#) [G1063](#) [G2596](#) [G2540](#) [G2597](#) [G1722](#) [G3588](#) [G2861](#) [G2532](#)

ἐτάρασσε τὸ ὕδωρ. ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν παραχρῆν τοῦ  
हल्लाउन्थ्यो त्यो पानीलाई जो त्यसपछि पहिलो पर्ने पछि त्यो हल्लिने को  
[G5015](#) [G3588](#) [G5204](#) [G3588](#) [G3767](#) [G4413](#) [G1684](#) [G3326](#) [G3588](#) [G5016](#) [G3588](#)

[G5015](#)

[G3588](#)

[G5204](#)

[G3588](#)

[G3767](#)

[G4413](#)

[G1684](#)

[G3326](#)

[G3588](#)

[G5016](#)

[G3588](#)

ὕδατος, ὑγιῆς ἐγένετο, ὃς δὴ ποτε κατείχετο νοσήματι.

पानीमा

निको

हुन्थ्यो

जुनसुकै

पनि

थियो

रोगबाट

[G5204](#)

[G5199](#)

[G1096](#)

[G3739](#)

[G1221](#)

[G2722](#)

[G3553](#)

+ 5:4 केही पछिका प्रतिलिपिले पद 4 मा थपेको छ: "कुनै कुनै समयमा प्रभुको दूत पोखरीमा आए अनि पानी हल्लाए। दूतले यसो गरे पछि जो पहिलो व्यक्ति पोखरी भित्र जान्थ्यो त्यो उसको कुनै पनि विमारबाट निको हुन्थ्यो।"

5 ἦν δὲ τις ἄνθρωπος ἐκεῖ, τριάκοντα καὶ ὀκτῶ ἔτη ἔχων ἐν τῇ  
थियो अब एक मानिस त्यहाँ अठ्ठाइस र आठ वर्ष भएको मा त्यो  
[G1510](#) [G1161](#) [G5100](#) [G0444](#) [G1563](#) [G5144](#) [G2532](#) [G3638](#) [G2094](#) [G2192](#) [G1722](#) [G3588](#)

ἀσθενείᾳ αὐτοῦ.

रोगमा

उसको

[G0769](#)

[G0846](#)

त्यहाँ अठ्तीस वर्षदेखि रोगले ग्रस्त भएको एकजना रोगी थियो।

- 6 τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἦδη  
उसलाई देखेर - येशूले पल्टिएको र जानेर कि धेरै पहिले-देखि  
[G3778](#) [G3708](#) [G3588](#) [G2424](#) [G2621](#) [G2532](#) [G1097](#) [G3754](#) [G4183](#) [G2235](#)
- χρόνον ἔχει, λέγει αὐτῷ, Θέλεις ὑγιῆς γενέσθαι?  
समय भएको भन्नुहुन्छ उसलाई निको-हुन निको हुन  
[G5550](#) [G2192](#) [G3004](#) [G0846](#) [G2309](#) [G5199](#) [G1096](#)

येशूले त्यस मानिसलाई त्यहाँ लडिरहेको देख्नु भयो। येशूलाई त्यो मानिस लामो समयदेखि बिमार भएको थाहा थियो। अतः येशूले त्यस मानिसलाई सोध्नु भयो, “तिमी निको हुन चाहन्छौ?”

- 7 ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν, Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν παραχθῆ  
जवाफ-दियो उसलाई त्यो रोगीले प्रभु मानिस छैन मसँग ताकि जब हल्लिन्छ  
[G0611](#) [G0846](#) [G3588](#) [G0770](#) [G2962](#) [G0444](#) [G3756](#) [G2192](#) [G2443](#) [G3752](#) [G5015](#)
- τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν; ἐν ᾧ δὲ ἔρχομαι  
त्यो पानी हालिदियोस् मलाई मा त्यो पोखरीमा मा जुन तर आउँछु  
[G3588](#) [G5204](#) [G0906](#) [G1473](#) [G1519](#) [G3588](#) [G2861](#) [G1722](#) [G3739](#) [G1161](#) [G2064](#)
- ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει.  
म अर्को मभन्दा-अघि मभन्दा ओर्लिन्छ  
[G1473](#) [G0243](#) [G4253](#) [G1473](#) [G2597](#)

त्यस रोगीले उत्तर दियो, “महाशय, मलाई त्यो पानी चलिरहेको बेला त्यहाँ पस्न सहायता गर्ने कोही छैन। मैले कोशिश गर्दा-गर्दै मेरो अघि जल-कुण्डमा मानिस पस्न हाल्छ।”

- 8 λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἔγειρε, ἄρον τὸν κράβαττόν σου, καὶ περιπάτει.  
भन्नुहुन्छ उसलाई - येशूले उठ उठाऊ त्यो खाट तिमी र हिँड  
[G3004](#) [G0846](#) [G3588](#) [G2424](#) [G1453](#) [G0142](#) [G3588](#) [G2895](#) [G4771](#) [G2532](#) [G4043](#)

तब येशूले भन्नुभयो, “उठ! तिमी ओछ्यान उठाउ र हिँड”

- 9 καὶ εὐθέως ἐγένετο ὑγιῆς ὁ ἄνθρωπος, καὶ ἦρεν τὸν κράβαττον αὐτοῦ,  
र तुरुन्तै भयो निको त्यो मानिस र उठायो त्यो खाट आफ्नो आफ्नो  
[G2532](#) [G2112](#) [G1096](#) [G5199](#) [G3588](#) [G0444](#) [G2532](#) [G0142](#) [G3588](#) [G2895](#) [G0846](#)
- καὶ περιπάτει; Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.  
र हिँड्यो थियो अब शब्बात मा त्यो त्यो दिनमा  
[G2532](#) [G4043](#) [G1510](#) [G1161](#) [G4521](#) [G1722](#) [G1565](#) [G3588](#) [G2250](#)

तब तुरुन्तै त्यो मानिस निको भयो। त्यो मानिसले आफ्नो ओछ्यान उठायो र हिँड्न थाल्यो। त्यस्तो घटना भएको दिन विश्रामको दिन + 5:9 विश्रामको दिन जसको अर्थ “शावाथ” दिन हो। यहूदीहरूको सप्ताहको यो सातौं दिन हो। अनि यहूदीहरूका लागि यो बिशेष धार्मिक पर्व पनि हो। थियो।

- 10 ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ, Σάββατόν ἐστιν, καὶ οὐκ  
भन्दै-थिए त्यसकारण ती यहूदीहरूले त्यो निको-पारिएकोलाई शब्बात हो र हुँदैन  
[G3004](#) [G3767](#) [G3588](#) [G2453](#) [G3588](#) [G2323](#) [G4521](#) [G1510](#) [G2532](#) [G3756](#)
- ἔξεστίν σοι ἄραι τὸν κράβαττον [σου].  
अनुमति तिमीलाई उठाउन त्यो खाट तिमी  
[G1832](#) [G4771](#) [G0142](#) [G3588](#) [G2895](#) [G4771](#)

तब यहूदीहरूले त्यस मानिसलाई भने, “आजको दिन विश्रामको दिन हो। विश्रामको दिन यसरी ओछ्यान बोकेर जानु हाम्रो व्यवस्थाका विरुद्ध हो।”

- 11 ὁς δὲ ἀπεκρίθη αὐτοῖς, Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν,  
जसले तर जवाफ-दियो तिनीहरूलाई जसले बनाउनुभयो मलाई निको उहाँले मलाई भन्नुभयो  
[G3739](#) [G1161](#) [G0611](#) [G0846](#) [G3588](#) [G4160](#) [G1473](#) [G5199](#) [G1565](#) [G1473](#) [G3004](#)
- Ἄρον τὸν κράβαττόν σου καὶ περιπάτει.  
उठाऊ त्यो खाट तिमी र हिँड  
[G0142](#) [G3588](#) [G2895](#) [G4771](#) [G2532](#) [G4043](#)

तर त्यस मानिसले भन्यो, “जुन मानिसले मलाई निको तुल्याउनु भयो, उनैले भन्नुभयो, ‘तिम्रो ओछ्यान उठाउ र हिंड।’”

- 12 ἠρώτησαν <οὖν> αὐτόν, τίς ἐστὶν ὁ ἄνθρωπος ὁ εἰπὼν σοι, Ἰσραὴλ  
सोधे त्यसपछि उसलाई को हो त्यो मानिस जसले भनेको तिमीलाई उठाऊ  
[G2065](#) [G3767](#) [G0846](#) [G5101](#) [G1510](#) [G3588](#) [G0444](#) [G3588](#) [G3004](#) [G4771](#) [G0142](#)
- καὶ περιπάτει?  
र हिंड  
[G2532](#) [G4043](#)

यहूदीहरूले सोधे, “तिमीलाई त्यसरी ओछ्यान बोकेर जाऊ भन्ने मानिस को हो?”

- 13 ὁ δὲ ἰαθεὶς οὐκ ἴδεν τίς ἐστὶν, ὁ γὰρ Ἰησοῦς  
त्यो तर निको-पारिएकोले जान्दैनथ्यो जान्दैनथ्यो को हो - किनभने येशू  
[G3588](#) [G1161](#) [G2390](#) [G3756](#) [G1492](#) [G5101](#) [G1510](#) [G3588](#) [G1063](#) [G2424](#)
- ἐξένευσεν, ὄχλου ὄντος ἐν τῷ τόπῳ.  
हटनुभएको-थियो भिड भएकोले मा त्यो ठाउँमा  
[G1593](#) [G3793](#) [G1510](#) [G1722](#) [G3588](#) [G5117](#)

तर त्यो मानिसले जसद्वारा आफू निको भएको थियो, उहाँ को हुनुहुन्थ्यो चिनेन। त्यस बेला त्यहाँ धेरै मानिसहरू थिए र येशू सुटक्क गइसक्नु भएको थियो।

- 14 Μετὰ ταῦτα εὕρισκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ, καὶ εἶπεν  
पछि यी-कुराहरू भेट्टाउनुभयो उसलाई - येशूले मा त्यो मन्दिरमा र भन्नुभयो  
[G3326](#) [G3778](#) [G2147](#) [G0846](#) [G3588](#) [G2424](#) [G1722](#) [G3588](#) [G2411](#) [G2532](#) [G3004](#)
- αὐτῷ, Ἴδε, ὑγιῆς γέγονας; μηκέτι ἀμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι  
उसलाई हेर निको भएको-छौ अब-उसो पाप-नगर ताकि न नराम्रो तिमीलाई केही  
[G0846](#) [G3708](#) [G5199](#) [G1096](#) [G3371](#) [G0264](#) [G2443](#) [G3361](#) [G5501](#) [G4771](#) [G5100](#)
- γένηται.  
होस्  
[G1096](#)

केही समय पछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्नु भयो। येशूले उनलाई भन्नु भयो, “हेर, अब तिमी ठीक भयो। तर अब पाप नगर, तिमीमाथि अझ खराब घटनाहरू नघटोस्।”

- 15 ἀπήλθεν ὁ ἄνθρωπος, καὶ ἀνήγγειλεν τοῖς Ἰουδαίοις, ὅτι Ἰησοῦς ἐστὶν  
गयो त्यो मानिस र बतायो ती यहूदीहरूलाई कि येशू हुनुहुन्छ  
[G0565](#) [G3588](#) [G0444](#) [G2532](#) [G0312](#) [G3588](#) [G2453](#) [G3754](#) [G2424](#) [G1510](#)
- ὁ ποιήσας αὐτὸν ὑγιῆ.  
जसले बनाउनुभयो उसलाई निको  
[G3588](#) [G4160](#) [G0846](#) [G5199](#)

तब त्यो मानिस यहूदीहरूकहाँ गयो र तिनीहरूलाई भनिदियो कि जसले तिनलाई निको पार्नु भयो उहाँ येशू हुनु हुँदोरहेछ।

- 16 καὶ διὰ τοῦτο, ἐδίωκον οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν, ὅτι ταῦτα  
र यस-कारणले यसको सताउन-थाले ती यहूदीहरूले - येशूलाई किनभने यी-कुराहरू  
[G2532](#) [G1223](#) [G3778](#) [G1377](#) [G3588](#) [G2453](#) [G3588](#) [G2424](#) [G3754](#) [G3778](#)
- ἐποίει ἐν σαββάτῳ.  
गर्नुहुन्थ्यो मा शब्बातमा  
[G4160](#) [G1722](#) [G4521](#)

येशूले त्यस्ता कामहरू विश्रामको दिनमा गर्नु भएको थियो। यसैले यहूदीहरूले येशू विरुद्ध नराम्रा कामहरू गर्न थाले।

17 ὁ δὲ [Ἰησοῦς] ἀπεκρίνατο αὐτοῖς, Ὁ Πατήρ μου, ἕως ἄρτι  
 - तर येशूले जवाफ-दिनुभयो तिनीहरूलाई - पिता मेरा अहिलेसम्म अहिले  
[G3588](#) [G1161](#) [G2424](#) [G0611](#) [G0846](#) [G3588](#) [G3962](#) [G1473](#) [G2193](#) [G0737](#)

ἐργάζεται, κἀγὼ ἐργάζομαι.  
 काम-गर्नुहुन्छ र-म-पनि काम-गर्छु  
[G2038](#) [G2504](#) [G2038](#)

तर येशूले यहूदीहरूलाई भन्नुभयो, “मेरो पिताले कहिल्यै काम रोक्नु भएन। अनि यसैले म पनि काम गर्न रोकिँदिन।”

18 διὰ τοῦτο οὖν, μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι  
 यस-कारणले यसको त्यसकारण झन्-धेरै खोज्दै-थिए उहाँलाई ती यहूदीहरूले मार्न किनभने  
[G1223](#) [G3778](#) [G3767](#) [G3123](#) [G2212](#) [G0846](#) [G3588](#) [G2453](#) [G0615](#) [G3754](#)

οὐ μόνον ἔλυεν τὸ σάββατον, ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγεν τὸν  
 न-मात्र मात्र तोड्नुहुन्थ्यो त्यो शब्बातलाई तर पनि पिता आफ्नै भन्दै-थिए -  
[G3756](#) [G3440](#) [G3089](#) [G3588](#) [G4521](#) [G0235](#) [G2532](#) [G3962](#) [G2398](#) [G3004](#) [G3588](#)

Θεόν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ.  
 परमेश्वरलाई बराबर आफूलाई बनाउँदै - परमेश्वरसँग  
[G2316](#) [G2470](#) [G1438](#) [G4160](#) [G3588](#) [G2316](#)

येशूले यी कुराहरू भन्नु भए पछि, यहूदीहरूले उहाँलाई मार्ने अझ निश्चय गरे। किनभने, “येशूले विश्रामको दिनमा व्यवस्था मात्र भङ्गा गरेनन्। उहाँले परमेश्वर नै उहाँको आफ्नो पिता हुन् पनि भन्नु भयो। अनि यसप्रकारले येशूले आफूलाई परमेश्वरको समान तुल्याउनु भयो।”

19 Ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ ἔλεγεν αὐτοῖς, Ἀμὴν ἀμὴν λέγω  
 जवाफ-दिनुभयो त्यसपछि - येशूले र भन्नुभयो तिनीहरूलाई साँच्चै साँच्चै म-भन्छु  
[G0611](#) [G3767](#) [G3588](#) [G2424](#) [G2532](#) [G3004](#) [G0846](#) [G0281](#) [G0281](#) [G3004](#)

ὕμῃν, οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδὲν, ἐὰν μὴ τι  
 तिमिहरूलाई सक्दैन सक्दैन त्यो पुत्रले गर्न बाट आफ्नैबाट केही-पनि यदि नभएमा केही  
[G4771](#) [G3756](#) [G1410](#) [G3588](#) [G5207](#) [G4160](#) [G0575](#) [G1438](#) [G3762](#) [G1437](#) [G3361](#) [G5100](#)

βλέπη τὸν Πατέρα ποιοῦντα; ἃ γὰρ ἄν ἐκεῖνος ποιῆ, ταῦτα καὶ ὁ  
 देख्छ - पितालाई गर्दै जो किनभने नै उहाँले गर्नुहुन्छ त्यही पनि त्यो  
[G0991](#) [G3588](#) [G3962](#) [G4160](#) [G3739](#) [G1063](#) [G0302](#) [G1565](#) [G4160](#) [G3778](#) [G2532](#) [G3588](#)

Υἱὸς ὁμοίως ποιεῖ.  
 पुत्रले त्यसरी-नै गर्छ  
[G5207](#) [G3668](#) [G4160](#)

तर येशूले भन्नुभयो, “म तिमिहरूलाई साँचो भन्छु। पुत्रले एकलै केही गर्न सक्तैन। पिताले गरेको कामहरू देखे पछि मात्र पुत्रले त्यसै गर्दछ। पिताले जे गर्दछ पुत्रले त्यही गर्दछ।”

20 ὁ γὰρ Πατήρ φιλεῖ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ ἃ  
 - किनभने पिताले प्रेम-गर्नुहुन्छ - पुत्रलाई र सबै देखाउनुहुन्छ उहाँलाई जुन  
[G3588](#) [G1063](#) [G3962](#) [G5368](#) [G3588](#) [G5207](#) [G2532](#) [G3956](#) [G1166](#) [G0846](#) [G3739](#)

αὐτὸς ποιεῖ; καὶ μερίζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε.  
 आफ्नै गर्नुहुन्छ र ठूला यीभन्दा देखाउनुहुनेछ उहाँलाई कामहरू ताकि तिमिहरूले अचम्म-मात्र  
[G0846](#) [G4160](#) [G2532](#) [G3173](#) [G3778](#) [G1166](#) [G0846](#) [G2041](#) [G2443](#) [G4771](#) [G2296](#)

पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ अनि आफूले गरेको सम्पूर्ण कार्यहरू पुत्रलाई देखाउनु हुन्छ। यो मानिस निको भयो। तर पिताले यो भन्दा पनि महान कार्य पुत्रलाई देखाउनु हुन्छ। तब तिमिहरू सबै छक्क पर्नेछौ।

21 ὡσαυτὸν γὰρ ὁ Πατήρ ἐγείρει τοῦς νεκροῦς καὶ ζῶσσοποιεῖ, οὕτως καὶ  
 जसरी किनभने - पिताले उठाउनुहुन्छ ती मरेकाहरूलाई र जीवन-दिनुहुन्छ त्यसरी-नै पनि  
[G5618](#) [G1063](#) [G3588](#) [G3962](#) [G1453](#) [G3588](#) [G3498](#) [G2532](#) [G2227](#) [G3779](#) [G2532](#)

ὁ Υἱὸς οὖς θέλει, ζῶσσοποιεῖ;  
 त्यो पुत्रले जसलाई चाहनुहुन्छ जीवन-दिनुहुन्छ  
[G3588](#) [G5207](#) [G3739](#) [G2309](#) [G2227](#)

पिताले मरेका मानिसहरू उठाउनु भयो र तिनीहरूलाई जीवन दिनु भयो। त्यस्तै प्रकारले पुत्रले पनि जसलाई चाहानु हुन्छ तिनीहरूलाई जीवन दिनु हुन्छ।

- 22 οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν παῖσαν δέδωκεν  
 न-त किनभने - पिताले न्याय-गर्नुहुन्न कसैलाई-पनि तर त्यो न्याय सबै दिनुभएको-छ  
[G3761](#) [G1063](#) [G3588](#) [G3962](#) [G2919](#) [G3762](#) [G0235](#) [G3588](#) [G2920](#) [G3956](#) [G1325](#)
- τῷ Υἱῷ,  
 - पुत्रलाई  
[G3588](#) [G5207](#)

“अनि पिताले कसैको न्याय गर्नु हुन्न। न्याय गर्ने सम्पूर्ण अधिकार पिताले पुत्रलाई सुम्पनु भएको छ।

- 23 ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα. ὁ μὴ  
 ताकि सबैले आदर-गरून् - पुत्रलाई जसरी आदर-गर्छन् - पितालाई जसले आदर-गर्दैन  
[G2443](#) [G3956](#) [G5091](#) [G3588](#) [G5207](#) [G2531](#) [G5091](#) [G3588](#) [G3962](#) [G3588](#) [G3361](#)
- τιμῶν τὸν Υἱὸν, οὐ τιμᾷ τὸν Πατέρα, τὸν πάμπαντα αὐτόν.  
 - पुत्रलाई त्यसले आदर-गर्दैन आदर-गर्दैन - पितालाई जसले पठाउनुभयो उहाँलाई  
[G5091](#) [G3588](#) [G5207](#) [G3756](#) [G5091](#) [G3588](#) [G3962](#) [G3588](#) [G3992](#) [G0846](#)

परमेश्वरले यसो गर्नु भएको छ, ताकि सबै मानिसहरूले पुत्रलाई आदर गर्नेछन् जसरी पितालाई आदर गरेकाछन्। यदि कसैले पुत्रलाई आदर गर्दैन उसले पितालाई पनि आदर गर्दैन जसले उहाँलाई पठाउनु भयो।

- 24 ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ὁ τὸν λόγον μου ἀκούων, καὶ  
 साँच्चै साँच्चै म-भन्छु तिमीहरूलाई कि जसले - वचन मेरो सुन्छ र  
[G0281](#) [G0281](#) [G3004](#) [G4771](#) [G3754](#) [G3588](#) [G3588](#) [G3056](#) [G1473](#) [G0191](#) [G2532](#)
- πιστεύων τῷ πάμπαντί με, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ  
 विश्वास-गर्छ त्यो पठाउनुहुनेमा मलाई पाउँछ जीवन अनन्त र मा दण्डमा आउँदैन  
[G4100](#) [G3588](#) [G3992](#) [G1473](#) [G2192](#) [G2222](#) [G0166](#) [G2532](#) [G1519](#) [G2920](#) [G3756](#)
- ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν.  
 आउँदैन तर पार-भएको-छ बाट त्यो मृत्युबाट तिर त्यो जीवनमा  
[G2064](#) [G0235](#) [G3327](#) [G1537](#) [G3588](#) [G2288](#) [G1519](#) [G3588](#) [G2222](#)

“म तिमीहरूलाई साँचो भन्दछु, यदि कुनै व्यक्तिले मेरो कुरा सुन्दछ र मेरा पितामा विश्वास गर्दछ भने उसले अनन्त जीवन पाउनेछ। त्यो मानिसलाई कहिल्यै न्याय गरिनेछैन। उनी मृत्युबाट बाहिर आएका हुन् अनि जीवनमा प्रवेश गरेकाहुन्।

- 25 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστίν, ὅτε οἱ  
 साँच्चै साँच्चै म-भन्छु तिमीहरूलाई कि आउँदैछ समय र अहिले छ जब ती  
[G0281](#) [G0281](#) [G3004](#) [G4771](#) [G3754](#) [G2064](#) [G5610](#) [G2532](#) [G3568](#) [G1510](#) [G3753](#) [G3588](#)
- νεκροὶ ἀκούσουσιν τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες  
 मरेकाहरूले सुन्नेछन् को स्वर को पुत्रको को परमेश्वरको र जसले सुन्छन्  
[G3498](#) [G0191](#) [G3588](#) [G5456](#) [G3588](#) [G5207](#) [G3588](#) [G2316](#) [G2532](#) [G3588](#) [G0191](#)
- ζήσουσιν.  
 बाँच्नेछन्  
[G2198](#)

म तिमीहरूलाई साँचो भन्दछु, एउटा समय आइरहेको छ। वास्तवमा त्यो समय अहिले नै आइसकेको छ। मानिसहरू जो मरेका छन् उनीहरूले परमेश्वरको पुत्रको आवाज सुन्नेछन्। अनि जसले ती सुनेका कुराहरू मान्नेछन् उनीहरूले अनन्त जीवन पाउनेछन्।

- 26 ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως καὶ τῷ Υἱῷ  
 जसरी किनभने - पितासँग छ जीवन मा आफ्नैमा त्यसरी-नै पनि त्यो पुत्रलाई  
[G5618](#) [G1063](#) [G3588](#) [G3962](#) [G2192](#) [G2222](#) [G1722](#) [G1438](#) [G3779](#) [G2532](#) [G3588](#) [G5207](#)
- ἔδωκεν ζωὴν, ἔχει ἐν ἑαυτῷ,  
 दिनुभयो जीवन राख्न मा आफ्नैमा  
[G1325](#) [G2222](#) [G2192](#) [G1722](#) [G1438](#)

जीवन पिताबाट आउँदछ र पुत्रलाई पनि उहाँले जीवन-दान दिने अधिकार प्रदान गर्नुभएको छ।

27 καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ, κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν.  
 र अधिकार दिनुभयो उहाँलाई न्याय गर्न किनभने मानिसको-पुत्र मानिसको हुनुहुन्छ  
[G2532](#) [G1849](#) [G1325](#) [G0846](#) [G2920](#) [G4160](#) [G3754](#) [G5207](#) [G0444](#) [G1510](#)

| अनि पिताले आफ्ना पुत्रलाई मानिसहरूलाई न्याय गर्ने अधिकार दिनुभएकोछ। किन? किनभने उहाँ मानिसको पुत्र हुनुहुन्छ।

28 μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα, ἐν ἣ ἅπαντες οἱ ἐν τοῖς  
 न अचम्म-मान्नु यसमा किनभने आउँदैछ समय मा जुन सबै ती मा ती  
[G3361](#) [G2296](#) [G3778](#) [G3754](#) [G2064](#) [G5610](#) [G1722](#) [G3739](#) [G3956](#) [G3588](#) [G1722](#) [G3588](#)

μνημείους ἀκούσουσιν τῆς φωνῆς αὐτοῦ,  
 चिहानहरूमा सुन्नेछन् को स्वर उहाँको  
[G3419](#) [G0191](#) [G3588](#) [G5456](#) [G0846](#)

| “यसमा अचम्म नमान। समय आइरहेछ जब सम्पूर्ण मानिसहरू जो मरेका छन्, तिनीहरूले उहाँको आवाज सुन्नेछन्।

29 καὶ ἐκπορεύονται, οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς ἀνάστασιν ζωῆς; οἱ  
 र बाहिर-आउनेछन् जसले ती असल गरेकाहरू तिर पुनरुत्थान जीवनको जसले  
[G2532](#) [G1607](#) [G3588](#) [G3588](#) [G0018](#) [G4160](#) [G1519](#) [G0386](#) [G2222](#) [G3588](#)

«δὲ» τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως.  
 तर ती नराम्रो गरेकाहरू तिर पुनरुत्थान दण्डको  
[G1161](#) [G3588](#) [G5337](#) [G4238](#) [G1519](#) [G0386](#) [G2920](#)

| तब तिनीहरू जजसले राम्रो कामहरू गरेका छन् बौरी उद्नेछन् अनि अनन्त जीवन पाउनेछन्। तर तिनीहरू जजसले आफ्नो जीवनमा दुष्ट कामहरू गरेका छन्, दोषी ठहरिनको लागि बौरिनेछन्।

30 Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ' ἑμαυτοῦ οὐδέν; καθὼς ἀκούω, κρίνω; καὶ  
 सक्दिन सक्दिन मैले गर्न बाट मैलेबाट केही-पनि जसरी सुन्छु न्याय-गर्छु र  
[G3756](#) [G1410](#) [G1473](#) [G4160](#) [G0575](#) [G1683](#) [G3762](#) [G2531](#) [G0191](#) [G2919](#) [G2532](#)

ἢ κρίσις ἢ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν,  
 - न्याय - मेरो धार्मिक छ किनभने मैले खोज्दिन - इच्छा - आफ्नो  
[G3588](#) [G2920](#) [G3588](#) [G1699](#) [G1342](#) [G1510](#) [G3754](#) [G3756](#) [G2212](#) [G3588](#) [G2307](#) [G3588](#) [G1699](#)

ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.  
 तर त्यो इच्छा को पठाउनुहुनेको मलाई  
[G0235](#) [G3588](#) [G2307](#) [G3588](#) [G3992](#) [G1473](#)

| “म एकलै केही गर्दिनँ। म परमेश्वरबाट जस्तो सुन्छु त्यही प्रकारले न्याय गर्छु। यसैले मेरो निर्णय ठीक हुन्छ। किन? किनभने म आफैलाइ खुशी पार्ने कोशिश गर्दिन। तर म उहाँलाई खुशी पार्न चाहन्छु जसले मलाई पठाउनु भयो।

31 Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἑμαυτοῦ, ἢ μαρτυρία μου οὐκ ἔστιν ἀληθής.  
 यदि मैले गवाही-दिन्छु बारेमा आफ्नैबारेमा - गवाही मेरो छैन हो सत्य  
[G1437](#) [G1473](#) [G3140](#) [G4012](#) [G1683](#) [G3588](#) [G3141](#) [G1473](#) [G3756](#) [G1510](#) [G0227](#)

| “यदि मैले आफ्नो साक्षी आफैले दिन्छु तब मेरो साक्षी समर्थित हुँदैन।

32 ἄλλος ἐστίν ὁ μαρτυρῶν περὶ ἑμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστίν  
 अर्को छ जसले गवाही-दिनुहुन्छ बारेमा मेरो र मलाई-थाहा-छ कि सत्य छ  
[G0243](#) [G1510](#) [G3588](#) [G3140](#) [G4012](#) [G1473](#) [G2532](#) [G1492](#) [G3754](#) [G0227](#) [G1510](#)

ἢ μαρτυρία ἣν μαρτυρεῖ, περὶ ἑμοῦ.  
 त्यो गवाही जुन गवाही-दिनुहुन्छ बारेमा मेरो  
[G3588](#) [G3141](#) [G3739](#) [G3140](#) [G4012](#) [G1473](#)

| तर त्यहाँ अन्य मानिस छ जसले मेरो विषयमा मानिसहरूलाई बताउँदछ। अनि म जान्दछु, उनले जे भन्छन् ती सबै कुराहरू सत्य हुन्।

33 Ὑμεῖς ἀπεστάλακατε παρὸς Ἰωάννην, καὶ μεμαρτύρηκεν τῇ ἀληθείᾳ.  
 तिमीहरूले पठाउनुभयो कहाँ यूहन्नाकहाँ र गवाही-दिनुभएको-छ त्यो सत्यमा  
[G4771](#) [G0649](#) [G4314](#) [G2491](#) [G2532](#) [G3140](#) [G3588](#) [G0225](#)

“तिमीहरूले यूहन्ना समक्ष मानिसहरू पठायो। अनि उनले तिमीहरूलाई सत्य कुरा भने।

- 34 ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα  
मैले तर मानिसहरूबाट बाट मानिसको त्यो गवाही लिन्दिन तर यी-कुराहरू  
[G1473](#) [G1161](#) [G3756](#) [G3844](#) [G0444](#) [G3588](#) [G3141](#) [G2983](#) [G0235](#) [G3778](#)
- λέγω ἵνα ὑμεῖς σωθῆτε.  
भन्छु ताकि तिमीहरू बाँचेछौ  
[G3004](#) [G2443](#) [G4771](#) [G4982](#)

मलाई मेरो विषयमा भन्नालाई मान्नेको आवश्यकता छैन। तर म तिमीहरूलाई ती कुराहरू भन्नेछु ताकि तिमीहरू बाँच्न सक्छौ।

- 35 ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων; ὑμεῖς δὲ  
उहाँ थिए त्यो बत्ती त्यो बलिरहेको र चम्किरहेको तिमीहरूले तर  
[G1565](#) [G1510](#) [G3588](#) [G3088](#) [G3588](#) [G2545](#) [G2532](#) [G5316](#) [G4771](#) [G1161](#)
- ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὄραν ἐν τῷ φωτὶ αὐτοῦ.  
चाह्यौ आनन्दित-हुन को-लागि समय मा त्यो ज्योतिमा उहाँको  
[G2309](#) [G0021](#) [G4314](#) [G5610](#) [G1722](#) [G3588](#) [G5457](#) [G0846](#)

यूहन्ना एक बत्ती थियो जुन बलेको थियो र प्रकाश दियो। अनि अल्प समयको लागि मात्र पनि त्यो ज्योति पाँउदा तिमीहरू आनन्दित भयो।

- 36 ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου. τὰ γὰρ ἔργα ἃ  
मसँग तर छ त्यो गवाही ठूलो को यूहन्नाभन्दा ती किनभने कामहरू जुन  
[G1473](#) [G1161](#) [G2192](#) [G3588](#) [G3141](#) [G3173](#) [G3588](#) [G2491](#) [G3588](#) [G1063](#) [G2041](#) [G3739](#)
- δέδωκέन μοι ὁ Πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ἃ ποιῶ,  
दिनुभएको-छ मलाई - पिताले ताकि पूरा-गरू तीनलाई ती-नै ती कामहरू जुन गर्छु  
[G1325](#) [G1473](#) [G3588](#) [G3962](#) [G2443](#) [G5048](#) [G0846](#) [G0846](#) [G3588](#) [G2041](#) [G3739](#) [G4160](#)
- μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι ὁ Πατὴρ με ἀπέσταλκεν.  
गवाही-दिन्छ बारेमा मेरो कि - पिताले मलाई पठाउनुभएको-छ  
[G3140](#) [G4012](#) [G1473](#) [G3754](#) [G3588](#) [G3962](#) [G1473](#) [G0649](#)

“तर मसँग मेरै विषयमा जुन साक्षी छ त्यो यूहन्नाको भन्दा महान छ। जुन कामहरू म गरिरहेकोछु त्यही नै मेरो साक्षी हो। पिता जसले मलाई पठाउनु भयो त्यो कामहरू शेष गर्नलाई दिनु भयो।

- 37 καὶ ὁ πέμψας με, Πατὴρ ἐκεῖνος, μεμαρτύρηκεν περὶ ἐμοῦ. οὐτε φωνῆν  
र जसले पठाउनुभयो मलाई पिता उहाँले-नै गवाही-दिनुभएको-छ बारेमा मेरो न-त स्वर  
[G2532](#) [G3588](#) [G3992](#) [G1473](#) [G3962](#) [G1565](#) [G3140](#) [G4012](#) [G1473](#) [G3777](#) [G5456](#)
- αὐτοῦ πάποτε ἀκηκόατε, οὐτε εἶδος αὐτοῦ ἐωράκατε.  
उहाँको कहिल्यै सुनेका-छौ न-त रूप उहाँको देखेका-छौ  
[G0846](#) [G4455](#) [G0191](#) [G3777](#) [G1491](#) [G0846](#) [G3708](#)

पिता जसले मलाई पठाउनु भयो उहाँले मेरो बारेमा साक्षी पनि दिनुभयो। तर तिमीहरूले उहाँको आवाज कहिले सुनेनौ र तिमीहरूले उहाँलाई कहिले देखेनौ।

- 38 καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν, μένοντα ὅτι ὄν  
र - वचन उहाँको छैन राख्दैनौ मा तिमीहरूमा रहिरहेको किनभने जसलाई  
[G2532](#) [G3588](#) [G3056](#) [G0846](#) [G3756](#) [G2192](#) [G1722](#) [G4771](#) [G3306](#) [G3754](#) [G3739](#)
- ἀπέστειλεν ἐκεῖνος, τοῦτω ὑμεῖς οὐ πιστεύετε.  
पठाउनुभयो उहाँले यसमा तिमीहरूले विश्वास-गर्दैनौ विश्वास-गर्दैनौ  
[G0649](#) [G1565](#) [G3778](#) [G4771](#) [G3756](#) [G4100](#)

पिताको वचनले पनि तिमाहरूमा काम गरिरहेको छैन। किनभने जसलाई पिताले पठाउनु भयो उहाँलाई विश्वास गर्दैनौ।

39 ἐραυνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζῶην αἰώνιον ἔχειν,  
खोज्छौ ती धर्मशास्त्रहरू किनभने तिमीहरूले सोच्छौ मा तीनमा जीवन अनन्त पाउनेछौं  
[G2045](#) [G3588](#) [G1124](#) [G3754](#) [G4771](#) [G1380](#) [G1722](#) [G0846](#) [G2222](#) [G0166](#) [G2192](#)

καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ;  
र ती-नै छन् जसले गवाही-दिन्छन् बारेमा मेरो  
[G2532](#) [G1565](#) [G1510](#) [G3588](#) [G3140](#) [G4012](#) [G1473](#)

तिमीहरूले धर्मशास्त्र सावधानसित अध्ययन गर किनभने तिमीहरू सोच्छौ कि ती धर्मशास्त्रद्वारा तिमीहरूले अनन्त जीवन पाउनेछौ अनि यिनै धर्मशास्त्रले मेरो विषयमा गवाही दिन्छ।

40 καὶ οὐ θέλετε ἐλθεῖν πρὸς με, ἵνα ζῶην ἔχητε.  
र चाहन्नौ चाहन्नौ आउन मकहाँ मकहाँ ताकि जीवन पाऊ  
[G2532](#) [G3756](#) [G2309](#) [G2064](#) [G4314](#) [G1473](#) [G2443](#) [G2222](#) [G2192](#)

तर तिमीहरू जीवन पाउनलाई मकहाँ आउन चाँहदैनौ।

41 Δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω;  
महिमा बाट मानिसहरूबाट लिन्दिन लिन्दिन  
[G1391](#) [G3844](#) [G0444](#) [G3756](#) [G2983](#)

“म मानिसहरूबाट प्रशंसा चाहन्न।

42 ἀλλὰ ἔγνωκα ὑμᾶς, ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν  
तर जान्दछु तिमीहरूलाई कि - प्रेम को परमेश्वरको छैन राख्दैनौ मा  
[G0235](#) [G1097](#) [G4771](#) [G3754](#) [G3588](#) [G0026](#) [G3588](#) [G2316](#) [G3756](#) [G2192](#) [G1722](#)

ἐαυτοῖς,  
तिमीहरूमा  
[G1438](#)

तर म तिमीहरूलाई जान्दछु तिमीहरूमा परमेश्वरको प्रेम छैन।

43 ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρὸς μου, καὶ οὐ λαμβάνετε  
म आएको-छु मा त्यो नाउँमा को पिताको मेरो र ग्रहण-गर्दैनौ ग्रहण-गर्दैनौ  
[G1473](#) [G2064](#) [G1722](#) [G3588](#) [G3686](#) [G3588](#) [G3962](#) [G1473](#) [G2532](#) [G3756](#) [G2983](#)

με; ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήμψεσθε.  
मलाई यदि अर्को आउँछ मा त्यो नाउँमा त्यो आफ्नै उसलाई ग्रहण-गर्नेछौ  
[G1473](#) [G1437](#) [G0243](#) [G2064](#) [G1722](#) [G3588](#) [G3686](#) [G3588](#) [G2398](#) [G1565](#) [G2983](#)

म मेरो पिताबाट आएको हुँ-अनि म उहाँकै निम्ति बोल्दछु। तर तिमीहरूले मलाई ग्रहण गर्दैनौ। तर यदि कुनै मानिस आउँछ अनि आफ्नै विषयमा बोल्छ भने, उसलाई तिमीहरू ग्रहण गर्नेछौ।

44 πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν  
कसरी सक्छौ तिमीहरूले विश्वास-गर्न महिमा बाट एकअर्काबाट लिन्दै र त्यो  
[G4459](#) [G1410](#) [G4771](#) [G4100](#) [G1391](#) [G3844](#) [G0240](#) [G2983](#) [G2532](#) [G3588](#)

δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ, οὐ ζητεῖτε?  
महिमा त्यो बाट को एकमात्र परमेश्वरको खोज्दैनौ खोज्दैनौ  
[G1391](#) [G3588](#) [G3844](#) [G3588](#) [G3441](#) [G2316](#) [G3756](#) [G2212](#)

तिमीहरू एकाअर्कामा प्रशंसा गरेको रूचाउँछौ। तर तिमीहरूले त्यो प्रशंसाको खोजी गर्दैनौ जो एक परमेश्वरबाट मात्र आउँछ। तब तिमी कसरी विश्वास गर्न सक्छौ?

45 μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα. ἔστιν ὁ  
न सोच्नु कि मैले दोष-लगाउनेछु तिमीहरूको प्रति - पितालाई छन् जसले  
[G3361](#) [G1380](#) [G3754](#) [G1473](#) [G2723](#) [G4771](#) [G4314](#) [G3588](#) [G3962](#) [G1510](#) [G3588](#)

κατηγορῶν ὑμῶν, Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπικατε.  
दोष-लगाउनुहुन्छ तिमीहरूमाथि मोशा मा जसमा तिमीहरूले आशा-राखेका-छौ  
[G2723](#) [G4771](#) [G3475](#) [G1519](#) [G3739](#) [G4771](#) [G1679](#)

नसम्झ कि म पिता समक्ष तिमीहरूको विरोधदमा भन्नेछु। मोशा ती मानिस हुन् जसले तिमीहरू विरुद्ध बोल्छन्। अनि उनै एक हुन जसमाथि तिमीहरूले बचाऊको आशा गर्यौं।

46 εἰ γὰρ ἐπιστεύετε Μωϋσῆι, ἐπιστεύετε ἂν ἐμοί; περὶ γὰρ ἐμοῦ ἐκείνου  
यदि किनभने विश्वास-गर्थ्यौं मोशामा विश्वास-गर्थ्यौं नै ममा बारेमा किनभने मेरो उनले  
[G1487](#) [G1063](#) [G4100](#) [G3475](#) [G4100](#) [G0302](#) [G1473](#) [G4012](#) [G1063](#) [G1473](#) [G1565](#)

ἔγραψεν.

लेखे

[G1125](#)

यदि तिमीहरूले साँच्चै नै मोशालाई विश्वास गरेको भए, तिमीहरूले मलाई पनि विश्वास गर्ने थियौ? किनभने मोशाले मेरो विषयमा लेख्नु भएकोछ।

47 εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς  
यदि तर ती उनका लेखहरूमा विश्वास-गर्देनौ विश्वास-गर्देनौ कसरी ती मेरा  
[G1487](#) [G1161](#) [G3588](#) [G1565](#) [G1121](#) [G3756](#) [G4100](#) [G4459](#) [G3588](#) [G1699](#)

ρήμασιν, πιστεύετε?

वचनहरूमा विश्वास-गर्नेछौ

[G4487](#)

[G4100](#)

तर तिमीहरूले मोशाले के लेखे त्यसलाई विश्वास गर्देनौ भने तब म जे भन्छु तिमीहरूले कसरी विश्वास गर्न सक्छौ?"